



**धनगढी उप महानगरपालिका**  
**दरखास्त फारम**  
**खुल्ला प्रतियोगात्मक परीक्षाका लागि**

हाम्माले बिचेसो  
 पालेपछी जाइनेहो  
 मुख्यमन्त्री दिवंगी खोटो  
 टाङ्गो होटोमा समेत  
 एवं गरी उम्मेदवारले  
 दस्तखत गर्ने।

**क) उम्मेदवारले दरखास्त फारम भरेको पद सम्बन्धि विवरण**

१. विज्ञापन न.: २. पद: ३. सेवा: ४. समूह:

५. श्रेणी/तह:

**ख.) उम्मेदवारको वैयक्तिक विवरण**

|               |              |  |              |  |  |
|---------------|--------------|--|--------------|--|--|
| उम्मेदवारको   | नाम, थर      | (देवनागरिकमा):<br>(अंग्रेजी ठुलो अक्षरमा): | लिंग :       |  |  |
|               | नागरिकता न.: | जारी गर्ने जिल्ला:                         | मिति:        |  |  |
| स्थायी ठेगाना | १. जिल्ला:   | २. न.पा./गा.पा.                            | ३. वार्ड न.: |  |  |
|               | ४. ठोल:      | ५. मार्ग/घर न.:                            | ६. फोन न.:   |  |  |

पत्राचार गर्ने ठेगाना:

बाबुको नाम थर:

आमाको नाम थर:

बाजेको नाम थर

पति/पत्नीको नाम थर:

जन्म मिति (वि.स मा.):

(इस्वी सन्मा):

हालको उमेर:

वर्ष:

ग) शैक्षिक योग्यता/ तालिम (दरखास्त फारम भरेको पदको लागि चाहिने आवश्यक न्युनतम शैक्षिक योग्यता/ तालिम मात्र उल्लेख गर्ने)

| आवश्यक न्युनतम योग्यता | विश्वविद्यालय/बोर्ड/तालिम<br>दिने संस्था | शैक्षिक उपाधि/तालिम | संकाय | NMC No. | श्रेणी/प्रतिश<br>त | मूल विषय |
|------------------------|--|---------------------|-------|---------|--------------------|----------|
| शैक्षिक योग्यता        |  |                     |       |         |                    |          |
| तालिम                  |  |                     |       |         |                    |          |

**घ) अनुभव सम्बन्धि विवरण**

| कार्यालय | पद | सेवा/समूह/ उपसमूह | श्रेणी/तह | स्थाई/अस्था<br>ई/करार | अवधि |      |
|----------|----|-------------------|-----------|-----------------------|------|------|
|          |    |                   |           |                       | देखि | सम्म |
|          |    |                   |           |                       |      |      |
|          |    |                   |           |                       |      |      |
|          |    |                   |           |                       |      |      |

**ड.) अपेक्षित न्युनतम पारिश्रमिक(मासिक)**

|                              |                    |
|------------------------------|--------------------|
| मासिक तलब र.:                |                    |
| अन्य सेवा सुविधा र.:         |                    |
| कुल जम्मा पारिश्रमिक र.:     |                    |
| उम्मेदवारको ल्याच्ये सहिष्णप |                    |
| दाया                         | बाँया              |
|                              |                    |
|                              | उम्मेदवारको दस्तखत |
|                              | मिति:              |

कार्यालयले भर्ने

रसिद/भौचर न.:

दरखास्त अस्वीकृत भए सोको कारण:

दरखास्त रुजु गर्नेको दस्तखत

मिति :

दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको दस्तखत

मिति:

दरखास्त विज्ञापनमा निम्न उल्लेखित कागजात अनिवार्य रूपमा उम्मेदवार आफैले प्रमाणित गरि पेश गर्नुपर्नेछ ।

दरखास्त फारम, व्यक्तिगत विवरण (CV), परीक्षा दस्तुर तिरेको भौचर, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धि काउन्सिलमा दर्ता नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि , अनुभवको प्रमाणपत्रहरू उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

धनगढी उप- महानगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
धनगढी, कैलाली  
सुदूरपश्चिम प्रदेश, नेपाल  
सेवाकरका लागि प्रवेश पत्र

हालसालै खिचेको पासपोर्ट  
साइजको पूरे मुखाकृति देखिने  
फोटो यहाँ टाँस्ने र फोटो र  
फाराममा पर्ने गरी उम्मेदवारले  
दस्तखत गर्ने

परीक्षार्थीको रो न.

बिज्ञापन नं.

आवेदन गरेको पद:-

| नाम थर                 | देवनागरी              | जारी गर्ने जिल्ला: | मिति:       | लिङ्गः         |
|------------------------|-----------------------|--------------------|-------------|----------------|
|                        | अंग्रेजी              |                    |             |                |
| नागरिकता नं.           |                       | ख) उ.म.न.पा/न.पा   | ग) वडा नं.  |                |
| स्थायी ठेगाना          | क) जिल्ला:<br>घ) टोलः | ड) मार्ग/ घर नं.   | च ) फोन नं. |                |
| पत्राचार गर्ने ठेगाना: |                       |                    |             | ईमेल           |
| बाबुको नाम, थरः        | जन्म मिति: (वि.स.मा)  |                    |             | (ईस्व संवत्सर) |
| बाजेको नामथरः          | हालको उमेरः           | वर्ष               |             | महिना          |

प्रमाणित गर्ने अधिकारीको दस्तखत  
मिति:

परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरु :

- लिखित परिक्षा तथा अन्तर्वाता दिन आउदा प्रवेश पत्र अनिवार्य रूपमा लिएर आउनुपर्ने छ। अन्यथा परीक्षा र अन्तर्वातामा सहभागी गराईने छैन।
- कार्यालयले सूचना द्वारा निर्धारण गरेको कार्यक्रम अनुसार लिखित परिक्षा र अन्तर्वाता सञ्चालन गरिने छ।
- लिखित परिक्षा र अन्तर्वाता सुरु हुनु ३० मिनेट अगाहै सम्बन्धित तोकिएको स्थानमा उम्मेतवार आईपुग्नु पर्ने छ।

धनगढी उप- महानगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
धनगढी, कैलाली  
सुदूरपश्चिम प्रदेश, नेपाल  
सेवा करारका लागि प्रवेश पत्र

हालसालै खिचेको पासपोर्ट  
साइजको पूरे मुखाकृति देखिने  
फोटो यहाँ टाँस्ने र फोटो र  
फाराममा पर्ने गरी उम्मेदवारले  
दस्तखत गर्ने

(क) परीक्षार्थीको रो न.

बिज्ञापन नं.

आवेदन गरेको पद :-

| नाम थर                 | देवनागरी              | जारी गर्ने जिल्ला: | मिति:       | लिङ्गः         |
|------------------------|-----------------------|--------------------|-------------|----------------|
|                        | अंग्रेजी              |                    |             |                |
| नागरिकता नं.           |                       | ख) उ.म.न.पा/न.पा   | ग) वडा नं.  |                |
| स्थायी ठेगाना          | क) जिल्ला:<br>घ) टोलः | ड) मार्ग/ घर नं.   | च ) फोन नं. |                |
| पत्राचार गर्ने ठेगाना: |                       |                    |             | ईमेल           |
| बाबुको नाम, थरः        | जन्म मिति: (वि.स.मा)  |                    |             | (ईस्व संवत्सर) |
| बाजेको नामथरः          | हालको उमेरः           | वर्ष               |             | महिना          |

प्रमाणित गर्ने अधिकारीको दस्तखत  
मिति:

परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरु :

- लिखित परिक्षा तथा अन्तर्वाता दिन आउदा प्रवेश पत्र अनिवार्य रूपमा लिएर आउनुपर्ने छ। अन्यथा परीक्षा र अन्तर्वातामा सहभागी गराईने छैन।
- कार्यालयले सूचना द्वारा निर्धारण गरेको कार्यक्रम अनुसार लिखित परिक्षा र अन्तर्वाता सञ्चालन गरिने छ।
- लिखित परिक्षा र अन्तर्वाता सुरु हुनु ३० मिनेट अगाहै सम्बन्धित तोकिएको स्थानमा उम्मेतवार आईपुग्नु पर्ने छ।